



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
(विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)

सानोठिमी, भक्तपुर

पत्र संख्या : ०७९/०८०

च.नं.: ६४

फोन नं. : ०१ - ६६३१९७२

फ्याक्स नं. : ६६-३१९७२

मिति: २०७९/११/२१



श्री शिक्षा सम्बद्ध प्रदेश मन्त्रालय (७ वटै प्रदेश) सबै

श्री स्थानीय तह (७५३ वटै) सबै

श्री विद्यालय सबै

विषय: विद्यालयमा निर्माण हुने पुर्वाधार सम्बन्धमा ।

प्रस्तुत विषयमा विद्यालयमा निर्माण हुने पुर्वाधार सम्बन्धी डिजाइन ड्रइङमा देहायमा उल्लिखित प्रावधानहरूको व्यवस्था मिलाइएकाले प्रतिकूल नहुने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(छ) वमोजिम स्थानीय तहबाट स्वीकृत गरी कार्य गर्न गराउन हुन यस केन्द्रको मिति: २०७९/११/२१ निर्गमनस्य अनुसार अनुरोध छ ।

१. प्रचलित ऐन, नियमावली, निर्देशिका, भवन आचार संहिता, नेपाल बिल्डिङ कोड(NBC), भुगोल, हावापानी, जनसंख्या, विद्यार्थी सङ्ख्या, विद्यालयको आवश्यकता (विद्यालयमा निर्माण हुने भौतिक पुर्वाधारहरूको विद्यार्थी सङ्ख्याको आधारमा उक्त भवनमा रहेका कोठाहरूलाई अस्थाईरूपमा विभाजन गरी कक्षाकोठा, स्टोर, लेखा, प्र.अ. कक्ष, स्वास्थ्य कक्ष, शैक्षिक तथा प्रशासनिक लगायतका) अन्य प्रयोजनकालागि प्रयोग गर्न सकिने व्यवस्था मिलाएको ।
२. विद्यालयका पुर्वाधार न्युनतम अपाङ्गतामैत्री, बालमैत्री, बातावरणमैत्री, खानेपानी, पानी सहितका शौचालय, सेनेटरी प्याड विसर्जन, चैन्जिङ्ग रुम, सफा, शान्त, प्रयास उज्यालो (प्राकृतिक तथा कृतिम दुवै प्रकाशको व्यवस्था भएको) व्यवस्था मिलाएको छ ।
३. बढ्दो विज्ञान प्रविधिको विकास तथा निकट भविष्यमा दीर्घकालीन रूपमा सिकाइमा आएका नयाँ शिक्षण विधि तथा तौरतरिकालाई प्रयोग गर्न मिल्ने प्रत्येक कोठामा बुक कर्नर तथा सुरक्षित विद्युतिकरण सहितका बृहत सुरक्षित (Comprehensive Safety) पुर्वाधार विद्यालयको लागि मात्र नभई आपत विपत (बाढि पहिरो, आगलागी, भुइचालो, आदि.....) को बेलामा समग्र समाजको आवश्यकता, औचित्य पुरा हुने बहुउपयोगी डिजाइन ड्रइङ तयार गरिएकोछ ।
४. शिक्षा नियमावली २०५९ को नियम ७७ अनुसार विद्यार्थी सङ्ख्या, Nepal National Building Code (NBC 206:2015) को Section 6.3 अनुसार प्रति विद्यार्थी न्युनतम चाहिने क्षेत्र लगायत अन्य Architect plan त्यसै गरी Nepal National Building Code (NBC 208:2003) अनुसार Sanitary लगायतका अन्य प्रचलित नियम, कानून अनुसार तयार गरिएकोछ ।
५. माथिका बुदाँहरूमा उल्लेख भए बाहेकका कार्य प्रविधिमैत्री, वातानुकूलित, बहुतल्ला अपाङ्गतामैत्री, आन्तरिक सरसज्जा तथा अन्य सुविधा सम्पन्न पुर्वाधार निर्माण गर्न चाहेमा विद्यालयमा बन्ने सबै प्रकारका भौतिक पुर्वाधार निर्माण कार्यका लागि ड्रइङ, डिजाइन IS 1893:2016(Part 1), NBC 105:2020, NBC 206:2015, NBC 208 : 2003, प्रतिकूल नहुने गरी स्थानीय तहबाट स्वीकृत गरी निर्माण गर्न सकिनेछ ।

क्रमशः



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
(विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)

सानोठिमी, भक्तपुर

पत्र संख्या : ०७९/०८०

च.नं.:- ६४

फोन नं. : ०१ - ६६३१९७२

फ्याक्स नं. : ६६-३१९७२

६. विद्यालयमा भौतिक निर्माण गर्दा वातावरण तथा समाजमैत्रीपूर्ण ढङ्गमा नकारात्मक असरहरू न्यूनीकरण तथा यस्ता मुद्दाहरू व्यवस्थापन गरी निर्माण कार्य गर्न गराउनु हुन ।
७. स्वीकृत जिल्ला तथा स्थानीय दररेट अनुसार Bill of Quantity (BOQ), Abstract of Cost (AOC), External Work Plan तयार तथा स्वीकृत गरि कार्य गर्न गराउनु हुन ।
८. प्राविधिक सुपरिवेक्षण कार्यका लागि प्राविधिक नियुक्ति गर्ने वा भडरहेका प्राविधिकलाई जिम्मेवारी तोक्नुहुन ।
९. निर्माण कार्यको समयमा निर्माण समयतालिका, Quality Assurance Plan (QAP) तथा प्राविधिक सुपरिवेक्षण गरी कार्य समपन्न प्रतिवेदन स्वीकृत गराई सम्बन्धित निकायलाई जानकारी गराउने ।


पप्पु कुमार मेहता
(इन्जिनियर)

(५) विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न आवश्यकतानुसार समिति गठन गर्न सक्नेछ ।

(६) उपनियम (४) बमोजिमको प्रतियोगितामा विशिष्टता देखाउने विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहित गर्न पुरस्कार प्रदान गर्न सकिनेछ ।

परिच्छेद- १५

विद्यार्थी संख्या, भर्ना र कक्षा चढाउने व्यवस्था

७७. विद्यार्थी संख्या : (१) सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या सामान्यतया उपत्यका तथा तराई, पहाड र हिमाली क्षेत्रमा क्रमशः पचास, पैतालीस र चालीस हुनु पर्नेछ ।

(२) संस्थागत विद्यालयको प्रत्येक कक्षामा न्यूनतम बाइस, अधिकतम चौवालीस र औसत तेत्तीस विद्यार्थी संख्या हुनु पर्नेछ ।

(२क) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष शिक्षा दिने विद्यालयको प्रत्येक कक्षामा रहने विद्यार्थी संख्या मन्त्रालयले तोके बमोजिम हुनेछ ।

(३) कुनै कक्षामा उपनियम (१) मा लेखिए भन्दा बढी विद्यार्थी भएमा विद्यालयले व्यवस्थापन समितिको अनुमति लिई त्यस्तो कक्षाको अर्को वर्ग खोल्न सक्नेछ ।

(४) उपनियम (३) बमोजिम कक्षामा वर्ग खोल्न आवश्यक पूर्वाधारको व्यवस्था व्यवस्थापन समिति र विद्यालयले मिलाउनु पर्नेछ ।

७८. भर्ना सम्बन्धी व्यवस्था : (१) विद्यार्थीले विद्यालयमा भर्ना हुनको लागि देहाय बमोजिमको सक्कल प्रमाणपत्र पेश गर्नु पर्नेछ :-

(क) कक्षा छ मा भर्ना हुनको लागि ^१कक्षा पाँचको परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र,

(ख) कक्षा नौ मा भर्ना हुनको लागि निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र,

• तेस्रो संशोधनद्वारा संशोधित ।
+ तेस्रो संशोधनद्वारा थप ।
• पहिलो संशोधनद्वारा संशोधित ।



6.3 Educational

S. No.	Elements of building	Particular dimensional aspects	Primary Schools	Others	Reference
1.	Occupancy load	Maximum area per Occupant	1.8 sq.m net		2.1
2.	Egress	Maximum distance to exits or stairways within single floor	30m	40m for external corridor	2.2
		Width of the Doorway	As per Table 2	No door shutter shall exceed 1.2m in width	2.2.1
		Width of the Corridors	As per Table 3		2.3
		Staircase width	As per Table 3		2.4
		Staircase Designs	Shall confirm with 2.4.1		
3.	Components of Building	Plinth	Min. 450mm from existing road level		3.1
		Minimum Height of the room	2.75 m	3.2m for Hills & mountains 3.6m for Terai	3.2.1
		Light & Ventilations	Refer 3.3		
4.	Specific requirement	Minimum area per student			
		For individual seats	None	1.2 sq.m	
		For bench seats	1 sq.m	1 sq.m	
		Maximum Distance between black board and Last row of benches	7m		
		Minimum Distance between black board and the first row	none	2m	
	Sanitary Units	NBC 208 Table B10			
5.	Accessibility for Disabled	For schools with students	none	Shall fulfill the requirement of category 2	5.2

Recommended areas and lighting requirements for various units

S. No.	Unit	Minimum Standard	Lighting [lux]	Remark
1.	Library	Mandatory for every school with 500 or more students	100	
		Minimum Capacity	10% of total students	
		Area per student	2.4 sq.m per student	
2.	Science Lab	4 sq.m per student	200	
		Other Laboratory	2.4 sq.m per student	
		Art Room	2.7 sq.m per student	100
3.	Teacher's Room	1.8 sq.m per student		



4. Boarding Accommodation		
Dormitories	2.8 sq.m per bed in double bunk	
Dining Hall	1 sq.m per student	70
Kitchen & Annexes	.36 sq.m per student	80
Urinals / Toilets	1 per 15 students	
Wash Basin	1 per 20 students	
Showers	1 per 20 students	

Referenced from "Guideline or Architecture Design & Approval of School/College"